

## कर्मचारीहरूलाई *telecommuting* गर्ने मार्गदर्शन

तीव्र रूपमा विकसित भइरहेको *COVID-19* महामारीको प्रतिक्रियाको लागि मानव संसाधन कार्यालय (*OHR*) ले कर्मचारीहरूको कामको लागि लचिलोपन सम्बन्धी बहु परिदृश्यहरूको तयारी गरिरहेको छ, जसमा *telecommute* गर्न आवश्यक पर्ने सम्भावना पनि समावेश छ। हामीले यस कुरा नोट गर्न आवश्यक छ कि क्याम्पसमा हालको समयमा भाइरसको कुनै पनि सक्रिय केसहरू छैनन् र तलको जानकारी भविष्यमा अपडेट हुने सम्भावना छ।

हाम्रो क्याम्पसको स्थिति वा अन्य बाह्य कारणहरू अनुसार टाढाबाटै काम गर्न सक्ने कर्मचारीहरूका लागि छनौटको रूपमा *telecommuting* लाई बढाइनेछ। सुपरभाईजरहरूले हालत अनुसार कर्मचारीको टाढैबाट कामको जिम्मेवारी (वा आवश्यक विशेष परियोजनाहरू) पुरा गर्नसक्ने क्षमताका लागि *telecommuting* को अनुमति दिनेछन्। यी कामहरू सम्पन्न गर्न आवश्यक प्रविधिमा कर्मचारीको पहुँचलाई पनि सुपरभाईजरहरूले विचार गर्नेछन्। यदि अनुमति मिलेमा, *telecommuting* को बन्दोबस्तमा उत्तरदायित्वका उपायहरू जस्तै कि *telecommuting* गर्ने कर्मचारी र सुपरभाईजर बीच नियमित चेक-ईनहरू समावेश हुनुपर्दछ।

*OHR* ले हालसालै *COVID-19* महामारी सम्बन्धी *telecommuting* को अनुमति प्रक्रियालाई सुव्यवस्थित गर्न एउटा प्रक्रियाको विकास गरेको छ। यदि *telecommuting* एउटा चयन हो भने, सुपरभाईजरहरू *telecommuting* बन्दोबस्तको सीमाको रूपरेखा बनाउनका लागि कर्मचारीहरूसँग मिलेर काम गर्नेछन्। नोट गर्नुहोला कि यो प्रक्रिया केवल *COVID-19* महामारीको लागि क्याम्पसको प्रतिक्रिया सम्बन्धित *telecommuting* मा लागु हुन्छ।

भविष्यको सञ्चारले कर्मचारी बिदा नीतिको बारेमा थप विवरण प्रदान गर्नेछ, यसमा *telecommuting* सम्बन्धित कुराहरू पनि समावेश छन्। कृपया तपाईंको सुपरभाईजर वा युनिट प्रतिनिधिलाई *telecommuting* सम्बन्धित प्रश्नहरूका साथ सम्पर्क गर्नुहोला।

*COVID-19* सम्बन्धित को *UW-Madison* प्रतिक्रियाको थप जानकारीका लागि कृपया [covid19.wisc.edu](https://covid19.wisc.edu) वेबसाईट भ्रमण गर्नुहोला। व्यक्तिगत प्रश्नहरू [chancellor@wisc.edu](mailto:chancellor@wisc.edu) मा ईमेल गर्न सकिन्छ। सबै कर्मचारीहरूलाई बिमारी फैलनबाट रोक्न सबैभन्दा राम्रो स्वास्थ्य व्यवहारहरू, जसमा हातहरू धुने र बिरामी हुँदा घर बस्ने कुरा पनि समावेश छन्, पालना गर्न प्रोत्साहित गरिन्छ।

यस स्थितिको लागि हाम्रो योजना बनाउन जारी राख्ने क्रममा तपाईंहरूको सहयोग र धैर्यताको लागि धन्यवाद।

Mark Walters

प्रमुख मानव संसाधन अधिकारी

संयुक्त उपकुलपति

मानव संसाधन कार्यालय

*University of Wisconsin-Madison*